

COVID-19 सम्बन्धी जानकारीमूलक सामग्री योग्यता सूची

ओहायोले खोप लगाउन रोजने मानिसहरूलाई COVID-19 को खोप उपलब्ध गराउने योजना बनाएको छ । खोपको आपूर्ती सीमित भएका कारणले प्रारम्भमा उमेर, पेशा, बसोबासको स्थिति वा चिकित्सकीय इतिहासको आधारमा उच्च जोखिम भएका निश्चित समूहहरूका लागि भनेर छुट्याएर राखिएको छ । तपाईं ओहायोमा COVID-19 को खोप लगाउन योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुरा थाहा पाउन तल हेर्नुहोस् ।

सुरक्षित रूपमा खोप लगाउन चाहनेहरूका लागि मार्च 29 मा योग्यतालाई विस्तार गरिनेछ । योग्य भइसकेपछि खोप लगाउने अपोइन्टमेन्ट लिनका लागि ओहायोको खोप व्यवस्थापन समाधान (VMS) मा जानुहोस् ।

उमेरको आधारमा योग्यता

- 50 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरू ।
- 40 वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।

आवासको आधारमा योग्यता

- नर्सिङ होमहरूका निवासीहरू ।
- असिस्टेड लिभिङ फसिलिटीहरूका निवासीहरू ।
- राज्यका मानसिक अस्पतालहरूमा रहेका बिरामीहरू ।
- सामूहिक गृह, आवासीय फसिलिटी वा केन्द्रहरूमा बस्ने विकाससम्बन्धी अपाङ्गता भएका मानिसहरू ।
- सामूहिक गृह, आवासीय फसिलिटी वा केन्द्रहरूमा बस्ने लागू औषध सेवन गर्ने मानिसहरू लगायत मानसिक स्वास्थ्य समस्याहरू भएका मानिसहरू ।
- राज्यद्वारा सञ्चालित ओहायो भेट्रेन्स होमकानिवासीहरू ।

चिकित्सा अवस्थामा आधारित योग्यता

- गर्भवती महिलाहरू ।
- टाइप 1 मधुमेह भएका मानिसहरू ।
- टाइप 2 मधुमेह भएका मानिसहरू ।
- एमिओट्रोफिक ल्याटल स्क्लेरोसिस (ALS)/Lou Gehrig रोग भएका मानिसहरू ।
- अन्तिम चरणका मृगौला रोगी ।
- हेमाटोपोइटिक वा स्टिम सेल पनि भनिने बोन म्यारो प्रत्यारोपण गराएका र क्यान्सर वा निश्चित प्रकारको एनिमियाको उपचार गराइरहेका मानिसहरू ।
- क्यान्सर भएका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।
- दीर्घकालीन मृगौला रोगी (CKD) भएका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।
- क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज (COPD) भएका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।
- मुटु रोग भएका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।
- मोटापनासम्बन्धी समस्याभएका मानिसहरू, मार्च 19 बाट सुरु हुनेगरी ।
- जन्मजात वा बाल्यवस्थामा विकसित भएका निश्चित चिकित्सकीय समस्याहरू भएका मानिसहरू । माथि सूचिकृत नगरिएका यो वर्गीकरणमा पर्ने रोग वा समस्याहरू:
 - सिकल सेल एनिमिया ।
 - डाउन सिन्ड्रोम ।
 - सिस्टिक फाइब्रोसिस ।
 - मस्क्युलर डिस्ट्रोफी ।

- सेरेब्रल पाल्सी ।
- स्पाइना बिफिडा ।
- नियमित रूपले विशेष चिकित्सकीय स्याहार आवश्यक पर्ने गम्भीर खालको मुटुको समस्या ।
- फेनिलकेटोनुरिया (PKU), टे-सैस् (Tay-Sachs) र अन्य दुर्लभ, वंशाणुगत मेटाबोलिक समस्याहरू ।
- लगातार मुर्छा परिरहने गरी छारे रोग; हाइड्रोसिफाली; माइक्रोसिफाली र अन्य गम्भीर प्रकृतिका स्नायुसम्बन्धी समस्याहरू ।
- टर्नर सिन्ड्रोम, फ्रेजाइल X सिन्ड्रोम, प्रेडर-विलि सिन्ड्रोम र अन्य गम्भीर प्रकृतिका वंशाणुगत समस्याहरू ।
- गत वर्ष अस्पताल भर्ना भएर उपचार गराउनु परेको गम्भीर आजमा (दम रोग)।
- अल्फा तथा बिटा थालासेमिया ।
- ठोस अङ्गको प्रत्यारोपण (प्रत्यारोपण गराएका र गराउन लागेका मानिसहरू) ।

पेशाको आधारमा योग्यता

- COVID-19 का बिरामीहरूको उपचारमा नियमित रूपमा संलग्न हुने स्वास्थ्यकर्मीहरू ।
- आकस्मिक चिकित्सा सेवा (EMS) का रेस्पान्डरहरू ।
- नर्सिङ होममा कार्यरत कर्मचारीहरू ।
- असिस्टेड लिभिङ फसिलिटीहरूमा कार्यरत कर्मचारीहरू ।
- राज्यका मानसिक अस्पतालहरूमा कार्यरत कर्मचारीहरू ।
- विकाससम्बन्धी अपाङ्गता भएका मानिसहरूका लागि सामूहिक गृह, आवासीय फसिलिटी वा केन्द्रहरूमा कार्यरत कर्मचारीहरू ।
- लागू औषध सेवन गर्ने मानिसहरू लगायत मानसिक स्वास्थ्य समस्याहरू भएका मानिसहरूका लागि सामूहिक गृह, आवासीय फसिलिटी वा केन्द्रहरूमा कार्यरत कर्मचारीहरू ।
- राज्यद्वारा सञ्चालित ओहायो भेट्रन्स होमहरूमा कार्यरत कर्मचारीहरू ।
- प्रत्यक्ष भौतिक कक्षा सञ्चालन गर्ने K-12 स्कुलहरूमा कार्यरत कर्मचारीहरू ।
- बाल स्याहार सेवाहरूमा काम गर्ने र भर्ना भएका बालबालिकाहरूसँग निरन्तर प्रत्यक्ष सम्पर्कमा आउने मानिसहरू ।
- अन्त्येष्टि सेवाहरूमा कार्यरत मानिसहरू ।
- कानून कार्यान्वयनको क्षेत्रमा (कम्तीमा हप्ताको 20 घण्टा) काम गर्ने र प्रथम उद्धारकर्ता वा प्रत्यक्ष सुपरिवेक्षण गर्ने जिम्मेवारी भएका सक्रिय ड्युटीमा रहेका मानिसहरू ।
यसमा निम्न पर्दछन्:
 - प्रहरी अधिकारीहरू ।
 - सेरिफका डेप्युटीहरू ।
 - ओहायो राज्यका हाइवे पेट्रोल टुपरहरू ।
 - विशेष कार्यक्षेत्र भएका अधिकारीहरू, जस्तै, Ohio Department of Natural Resources (ODNR) का अधिकारी, फार्मसी बोर्डका अनुसन्धाता, Bureau of Criminal Investigation (BCI) का एजेन्ट, राज्यका अग्निसम्बन्धी अनुसन्धान गर्ने अनुसन्धाता र संघीय यातयात सुरक्षा अधिकारी र संघीय स्रोतबाट खोप लगाउन नपाउने कानून कार्यान्वयनको क्षेत्रमा काम गर्ने अन्य संघीय अधिकारीहरू ।
- वयस्क वा जुभेनाइल कैदी वा अदालतको निगरानीमा रहेका व्यक्तिलाई प्रत्यक्ष सेवाहरू उपलब्ध गराउने प्रोबेसन तथा प्यारोल कर्मचारीहरू लगायत सुधार गृहहरूमा काम गर्ने मानिसहरू ।
- मान्यता प्राप्त अग्नि विभागका सक्रिय कर्मचारीहरू ।

मार्च 16, 2021 मा तयार पारिएको ।

थप जानकारीका लागि यहाँ जानुहोस्: coronavirus.ohio.gov

COVID-19 का सन्दर्भमा तपाईंसँग भएका प्रश्नहरूको जवाफ प्राप्त गर्न 1-833-4-ASK-ODH (1-833-427-5634) मा फोन गर्नुहोस् ।

तपाईंको मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जतिकै महत्वपूर्ण हुन्छ । यदि तपाईं वा तपाईंको कुनै प्रियजन कोरोना भाइरस महामारीका कारणले चिन्तित हुनुहुन्छ वा आत्तिनुभएको छ भने मद्दत हप्ताको सातै दिन, दिनको चौबीसै घण्टा उपलब्ध रहेको छ । COVID-19 CareLine लाई 1-800-720-9616 मा फोन गर्नुहोस् ।